

नेपाल सरकार
अर्थ मन्त्रालय
महालेखा नियन्त्रक कार्यालय
अनामनगर, काठमाडौं

विभाज्य कोष खाताको सञ्चालन सम्बन्धी कार्यविधि


निर्णय मिति: २०७५।०३।३२

विभाज्य कोष खाताको सञ्चालन सम्बन्धी कार्यविधि

१. मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनबाट उठ्ने अन्तःशुल्क

- अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६ बमोजिम आर्थिक वर्ष २०७५/७६ को श्रावण १ गतेदेखि लागू हुने गरी मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनबाट उठ्ने अन्तःशुल्क व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकमा क-९ समूहका सङ्घीय विभाज्य कोष, प्रदेश विभाज्य कोष र स्थानीय विभाज्य कोष गरी तीनवटा खाताहरू खोल्ने। उक्त खाताहरूको सञ्चालन महालेखा नियन्त्रक कार्यालयबाट हुने।
- बाँडफाँट गरिने मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनबाट उठ्ने अन्तःशुल्क बापतको रकम एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण र व्याख्या, २०७४ बमोजिम दायित्व शीर्षक अन्तर्गत क्रमशः ३३११० र ३३१३० शीर्षकहरूमा जम्मा गर्ने व्यवस्था मिलाउने र जम्मा भएको राजस्वको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले गर्ने।
- उक्त शीर्षकहरूमा जम्मा भएको भन्सार बिन्दुमा सङ्कलन हुने मूल्य अभिवृद्धि कर बाहेकको रकम भोलिपल्ट सङ्घीय विभाज्य कोषमा जम्मा गर्ने। यसरी सङ्घीय विभाज्य कोषमा जम्मा हुन आएको रकम सोही दिन १५ प्रतिशत प्रदेश विभाज्य कोषमा र अर्को १५ प्रतिशत स्थानीय विभाज्य कोषमा जम्मा गर्ने व्यवस्था गर्ने र त्यसको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयलाई गर्ने।
- तर भन्सार बिन्दुमा सङ्कलन हुने मूल्य अभिवृद्धि करको हकमा भन्सार कार्यालयबाट ख-९ खातामा जम्मा हुने र आन्तरिक राजस्व विभागबाट मूल्य अभिवृद्धि कर फिर्ता बापतको रकम कट्टा गरी बाँकी रकम भोलिपल्ट सङ्घीय विभाज्य कोषमा जम्मा हुने व्यवस्था गर्ने।
- प्रदेश विभाज्य कोष र स्थानीय विभाज्य कोषमा जम्मा भएको रकम बाँडफाँट गरी महालेखा नियन्त्रक कार्यालयबाट विवरण प्राप्त भए पश्चात् नेपाल राष्ट्र बैंकले सम्बन्धित तहको सञ्चित कोषमा जम्मा गरिदिने व्यवस्था गर्ने।
- आर्थिक वर्षको अन्तिम महिनामा कुनै रकम समायोजन गर्नुपर्ने भए सो रकम समेत मिलान भइसकेपछि मात्र प्रदेश सञ्चित कोष र स्थानीय सञ्चित कोषमा जम्मा गर्ने व्यवस्था मिलाउने।






२. पर्वतारोहण, विद्युत, वन, खानी तथा खनिज र पानी तथा अन्य प्राकृतिक स्रोतबाट उठ्ने रोयल्टी

- अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६ बमोजिम आर्थिक वर्ष २०७५/७६ को श्रावण १ गतेदेखि लागू हुने गरी बाँडफाँट गरिने रोयल्टी बापतको रकम व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकमा क-९ समूहका सङ्घीय विभाज्य कोष, प्रदेश विभाज्य कोष र स्थानीय विभाज्य कोष गरी तीनवटा खाताहरू खोल्ने। उक्त खाताहरूको सञ्चालन महालेखा नियन्त्रक कार्यालयबाट हुने।
- बाँडफाँट गरिने रोयल्टी बापतको रकम एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण र व्याख्या, २०७४ को दायित्व शीर्षक अन्तर्गत ३३९५० का शीर्षकहरूमा जम्मा गर्ने व्यवस्था मिलाउने र जम्मा भएको राजस्वको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले गर्ने।
- उक्त शीर्षकहरूमा जम्मा भएको रकम नेपाल राष्ट्र बैंकले भोलिपल्ट सङ्घीय विभाज्य कोषमा जम्मा गर्ने। यसरी सङ्घीय विभाज्य कोषमा जम्मा हुन आएको रकमको २५ प्रतिशत प्रदेश विभाज्य कोषमा र अर्को २५ प्रतिशत स्थानीय विभाज्य कोषमा जम्मा गर्ने व्यवस्था गर्ने र त्यसको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयलाई गर्ने।
- यसरी विभाज्य कोषहरूमा जम्मा हुन आएको रकम वार्षिक रूपमा बाँडफाँट भएर महालेखा नियन्त्रक कार्यालयबाट विवरण प्राप्त हुन आए पश्चात् नेपाल राष्ट्र बैंकले सम्बन्धित सञ्चित कोषहरूमा जम्मा गर्ने व्यवस्था गर्ने।

[Signature]

[Signature]



३. खाताको सञ्चालन तथा व्यवस्थापन

- वाणिज्य बैङ्कहरू मार्फत राजस्व सङ्कलन गर्दा महालेखा नियन्त्रक कार्यालयले तयार गरेको RMIS सफ्टवेयर मार्फत मात्र सङ्कलन हुने व्यवस्था गर्ने।
- नेपाल राष्ट्र बैंकले महालेखा नियन्त्रक कार्यालयको आदेशमा मात्र विभाज्य कोष खाताबाट रकम जम्मा वा ट्रान्सफर गर्नेछ। तपसिलमा उल्लिखित कार्यहरूको लागि महालेखा नियन्त्रक कार्यालयको आदेश अनिवार्य हुने:
 - दायित्व शीर्षकहरूबाट ती शीर्षकहरूमा जम्मा भएको रकम भोलिपल्ट संघीय विभाज्य कोषको खातामा जम्मा गर्ने।
 - संघीय विभाज्य कोषको खातामा मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनबाट उठ्ने अन्तःशुल्क बापत जम्मा भएको रकम प्रदेश विभाज्य कोष खाता र स्थानीय विभाज्य कोष खातामा जम्मा गर्ने।
 - प्रदेश विभाज्य कोष खाता र स्थानीय विभाज्य कोष खातामा मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनबाट उठ्ने अन्तःशुल्क बापत जम्मा भएको रकम उक्त खाताबाट प्रदेश सञ्चित कोष खाता र स्थानीय सञ्चित कोष खातामा मासिक रूपमा जम्मा गर्ने।
 - संघीय विभाज्य कोषको खातामा रोयल्टी बापत जम्मा भएको रकम प्रदेश विभाज्य कोष खाता र स्थानीय विभाज्य कोष खातामा जम्मा गर्ने।
 - संघीय विभाज्य कोष खाता, प्रदेश विभाज्य कोष खाता र स्थानीय विभाज्य कोष खातामा रोयल्टी बापत जम्मा भएको रकम बाँडफाँट पश्चात् सम्बन्धित प्रदेश सञ्चित कोष खाता र स्थानीय सञ्चित कोष खातामा वार्षिक रूपमा जम्मा गर्ने।

(Signature)

(Signature)

- भन्सार बिन्दुमा सङ्कलन हुने मूल्य अभिवृद्धि करको सम्बन्धमा भन्सार कार्यालयबाट ख-९ खातामा रकम जम्मा भए पश्चात् आन्तरिक राजस्व विभागबाट मूल्य अभिवृद्धि कर फिर्ता बापतको रकम कट्टा गरी बाँकी रकम भोलीपल्ट सङ्घीय विभाज्य कोषमा जम्मा हुने व्यवस्था गर्ने।

